



नेपाल राष्ट्र बैंक

विदेशी विनिमय व्यवस्थापन विभागको सम्पर्कमा आउने बारेको सूचना

(प्रथमपटक प्रकाशित मिति २०७५/०९/२९ गते आइतबार)

श्री तपसिलमा उल्लेख भएका विभिन्न कम्पनी तथा संस्थाहरु ।

विषय : नपुग/थप कागजात उपलब्ध गराउने बारे ।

महाशय,

उपरोक्त सम्बन्धमा तँहाबाट विभिन्न मितिमा नेपालमा विदेशी लगानी भित्र्याउने तथा लेखाङ्कन गर्ने सम्बन्धी फाइल यस विभागमा दर्ता हुन आएकोमा निम्नानुसारका नपुग/थप कागजातहरु बारे सोही समयमा तँहालाई जानकारी गराइएकोमा हालसम्म पनि उक्त कागजातहरु पेश हुन नआएको र सम्बन्धित व्यक्तिसमेत सम्पर्कमा नआएकोले देहायमा उल्लेखित कागजातहरु पेश भएपछि मात्र यस सम्बन्धी थप कारवाही अगाडि बढन सक्ने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिबाट ३० दिनभित्र माग बमोजिमका कागजातहरु पेश गर्नु हुन अनुरोध गर्दछु ।

तोकेको मितिभित्र कागजातहरु पेश हुन नआएमा पछि सम्पूर्ण कागजात पुरा गरी छुट्टै नया निवेदन पेश गर्नु पर्ने व्यहोरा जानकारी गराइन्छ ।

तपसिल

क्र. स.	दर्ता नं.	दर्ता मिति	नाम र ठेगाना	विषय	सम्पर्क नं.	कैफियत
१.	२	2072-9-26	Laxmi Estate Pvt Ltd., Kathmandu	लेखाङ्कन	9851232053	घरजग्गा तथा हाउजिडमा लगानी भएकोले विद्यमान ऐन बमोजिम कार्यक्षेत्र मिलाउनुपर्ने ।
२.	३, ८९	2072-11-29	Shivashakti Bio Plantteec Pvt Ltd., Kathmandu	लेखाङ्कन	9851062057	रकम भित्रिएको प्रमाण पेश नभएको ।
३.	४	2072-12-10	Green Bricks Factory Company Pvt Ltd, Lalitpur	विदेशी लगानी भित्र्याउन स्वीकृति	01-5706816	कागजात नपुग भएको र पटक पटक माग गर्दा पनि पेश नगरेको ।
४.	५	2073-02-32	Hero Buff Meat	लेखाङ्कन	9848780585	रकम भित्रिएको प्रमाण पेश



नेपाल राष्ट्र बैंक

विदेशी विनिमय व्यवस्थापन विभागको सम्पर्कमा आउने बारेको सूचना

(प्रथमपटक प्रकाशित मिति २०७५/०९/२९ गते आइतबार)

			Supplier Pvt Ltd, Parsa			नभएको ।
५.	६	2073-02-32	Chhaiyuan Minerals Pvt Ltd, Kathmandu	विदेशी लगानी भिन्त्र्याउन स्वीकृति	01-4429834	स्वीकृत पुँजीभन्दा बढी लगानीको माग भएको देखिएको ।
६.	७	2073-03-08	Hope Nepal Bioponic Systems Pvt. Ltd, Lalitpur	विदेशी लगानी भिन्त्र्याउन स्वीकृति	N/A	बैंक मौज्जात कम देखिएको र सम्पर्कमा नरहेको ।
७.	८	2073-03-08	Access IT Solutions Pvt Ltd, Kathmandu	विदेशी लगानी भिन्त्र्याउन स्वीकृति	01-4469942	लगानीको स्रोत खुल्ने कागजात पेश नभएको ।
८.	९	2073-03-15	International Green Developers Nepal Pvt Ltd., Bhaktapur	विदेशी लगानी भिन्त्र्याउन स्वीकृति	01-5122026	शेयर लगत नभएको र सम्पर्कमा नरहेको ।
९.	१०,८८	2073-04-02	Dongshan Investment and Development Pvt Ltd, Kathmandu	विदेशी लगानी भिन्त्र्याउन स्वीकृति	9851093258	लगानीको स्रोत खुल्ने कागजात पेश नभएको र सम्पर्कमा नरहेको ।
१०.	१५	2073-06-19	Code Lead Grow Pvt Ltd, Kathmandu	विदेशी लगानी भिन्त्र्याउन स्वीकृति	N/A	बैंक मौज्जात कम देखिएको र सम्पर्कमा नरहेको ।
११.	१६	2073-06-19	Hope Guest House Restaurant Pvt Ltd, Chitwan	विदेशी लगानी भिन्त्र्याउन स्वीकृति	N/A	लगानीको स्रोत खुल्ने कागजात पेश नभएको र सम्पर्कमा नरहेको ।
१२.	१९	2073-09-08	Nepal E.V. Company Pvt. Ltd, Lalitpur	विदेशी लगानी भिन्त्र्याउन स्वीकृति	01-5592828	लगानीको स्रोत खुल्ने कागजात पेश नभएको र सम्पर्कमा नरहेको ।
१३.	२०	2072-09-09	Shenya Wooden Manufacturing Industry Pvt. Ltd, Lalitpur	विदेशी लगानी भिन्त्र्याउन स्वीकृति	01-5009156	उद्योग दर्ता नभएको र सम्पर्कमा नरहेको ।
१४.	२१	2074-02-08	Noreeter Korean Hotel & Resturant, Pokhara	विदेशी लगानी भिन्त्र्याउन स्वीकृति	N/A	लगानीको स्रोत खुल्ने कागजात पेश नभएको र सम्पर्कमा नरहेको ।
१५.	२२	2073-09-26	Tangchhar Hydro Pvt. Ltd, Kathmandu	विदेशी लगानी भिन्त्र्याउन स्वीकृति	01-4372883	कागजात नपुग भएको र सम्पर्कमा नआएको ।
१६.	२४	2073-10-09	Thakral One Nepal Pvt. Ltd, Kathmandu	लेखाङ्कन	01-4439614	कागजात नपुग भएको र सम्पर्कमा नआएको ।



नेपाल राष्ट्र बैंक

विदेशी विनिमय व्यवस्थापन विभागको सम्पर्कमा आउने बारेको सूचना

(प्रथमपटक प्रकाशित मिति २०७५/०९/२९ गते आइतबार)

१७.	२६	2073-10-18	Darcl Logistics Nepal Pvt Ltd, Kathmandu	लेखाङ्कन	01-4425822	कागजात नपुग भएको र सम्पर्कमा नआएको ।
१८.	२८	2073-11-05	IMI Mobile Pvt Ltd, Kathmandu	विदेशी लगानी भित्र्याउन स्वीकृति	01-4410927	कागजात नपुग भएको र सम्पर्कमा नआएको ।
१९.	२९	2073-11-11	Yon Huai International Company Pvt. Ltd, Kathmandu	विदेशी लगानी भित्र्याउन स्वीकृति	9851082497	लगानीकर्ताको नाम फरक परेको र सम्पर्क राख्न नआएको ।
२०.	३०	2073-11-12	Dabur Nepal Pvt Ltd, Kathmandu	लेखाङ्कन	01-4112330	कागजात नपुग भएको र सम्पर्कमा नआएको ।
२१.	३२	2073-12-08	K. System Pvt Ltd., Kathmandu	लेखाङ्कन	01-4374934	कागजात नपुग भएको र सम्पर्कमा नआएको ।
२२.	३४	2073-12-17	For You Hotel Pvt. Ltd, Rupandehi	विदेशी लगानी भित्र्याउन स्वीकृति	9851081168	लगानीको स्रोत खुल्ने कागजात नभएको र सम्पर्कमा नआएको ।
२३.	३५	2073-12-21	Meridian Educational Investment Company Pvt. Ltd, Kathmandu	विदेशी लगानी भित्र्याउन स्वीकृति	01-4417611	कागजात नमिलेको र सम्पर्कमा नआएको ।
२४.	३६	2073-12-21	Canopy College Pvt. Ltd, Kathmandu	विदेशी लगानी भित्र्याउन स्वीकृति	9851005256	लगानीको स्रोत खुल्ने कागजात पेश नभएको र सम्पर्कमा नआएको ।
२५.	४१	2074-01-09	Pathways Data Pvt. Ltd, Lalitpur	विदेशी लगानी भित्र्याउन स्वीकृति	9851093258	लगानीको स्रोत खुल्ने कागजात पेश नभएको र सम्पर्कमा नआएको ।
२६.	४५	2074-02-03	Himalaya French Cheese Pvt. Ltd, Kathmandu	लेखाङ्कन	9860630245	रकम व्यक्तिको खातामा आएको र सम्पर्कमा नआएको ।
२७.	४६	2074-02-04	BFT Export Pvt. Ltd., Kathmandu	लेखाङ्कन	01-410520	तिन विदेशीको नाममा शेयर लगत बनेको देखिएको तर एकलाई मात्र स्वीकृती दिएको देखिएको ।
२८.	४७	2074-02-07	Palm Hotel & Resturant Network Pvt. Ltd, Kathmandu	विदेशी लगानी भित्र्याउन स्वीकृति	9851093102	व्यक्तिगत खातामा लगानी रकम भित्र्याउन स्वीकृति माग गरेको र सम्पर्कमा नआएको ।
२९.	४८	2074-02-10	Rhodondendron	लेखाङ्कन	01-4452517	लेखाङ्कन गर्नेबारेको बोर्डको निर्णय नभएको र सम्पर्कमा



नेपाल राष्ट्र बैंक

विदेशी विनिमय व्यवस्थापन विभागको सम्पर्कमा आउने बारेको सूचना

(प्रथमपटक प्रकाशित मिति २०७५/०९/२९ गते आइतबार)

क्र.सं.	सं.	मिति	संस्था	कारण	संख्या	टिप्पणी
			Biotech Pvt Ltd, Kathmandu			नआएको ।
३०.	४९	2074-02-14	Abar Global Language Training Institute Pvt Ltd, Kathmandu	विदेशी लगानी भिन्त्र्याउन स्वीकृति	9851126786	कागजात नपुग भएको र सम्पर्कमा नआएको ।
३१.	५१	2074-02-18	Solu Hydro Power Pvt Ltd, Kathmandu	लेखाङ्कन	01-4423286	लेखाङ्कनको गर्ने निर्णय नभएको र सम्पर्कमा नआएको ।
३२.	५२	2074-02-18	N.B. Everest Travel & Tour Pvt Ltd, Bhaktapur	विदेशी लगानी भिन्त्र्याउन स्वीकृति	01-5092057	कागजात नपुग भएको र सम्पर्कमा नआएको ।
३३.	५४	2074-03-29	Future Works Building Solutions Pvt. Ltd, Lalitpur	लेखाङ्कन	9851062057	४२९ को सककल नरहेको र सम्पर्कमा नआएको ।
३४.	५५	2074-02-30	Meisyou Co. Pvt. Ltd, Kathmandu	लेखाङ्कन	01-4429817	विद्यमान ऐन बमोजिम कार्यक्षेत्र मिलाउनुपर्ने ।
३५.	५६	2073-02-32	Chiyaa and Coffee Pvt. Ltd, Lalitpur	विदेशी लगानी भिन्त्र्याउन स्वीकृति	9848780585	लगानीको स्रोत खुल्ने कागजात नभएको र सम्पर्कमा नआएको ।
३६.	५८	2074-02-31	Eco Venture Pvt. Ltd, Bhaktapur	विदेशी लगानी भिन्त्र्याउन स्वीकृति	9841119993	लगानीको स्रोत खुल्ने कागजात नभएको र सम्पर्कमा नआएको ।
३७.	५९	2074-03-27	Sapana Village Pvt. Ltd, Chitwan	लेखाङ्कन	01-580308	स्वीकृति विना शेयरमा लगानी गर्ने देखिएको र सम्पर्कमा नआएको ।
३८.	६२	2074-03-30	Sky Fire Power Solution Pvt. Ltd, Lalitpur	लेखाङ्कन	N/A	रकम भित्रिएको प्रमाण नदेखिएको र सम्पर्कमा नआएको ।
३९.	६४	2074-03-08	Ceragem Nepal Pvt. Ltd, Kathmandu	विदेशी लगानी फिर्ता लाने सम्बन्धमा	9851112403	थप जानकारी माग गरिएको र सम्पर्कमा नआएको ।
४०.	६५	2073-01-08	Noreeter Korean Hotel & Resturant, Pokhara	प्रमाणपत्र जारी गर्ने सम्बन्धमा	9851068411	थप जानकारी माग गरिएको र सम्पर्कमा नआएको ।
४१.	६६	2074-03-08	Anadolu Resturant	लेखाङ्कन	01-4417610	शेयर लगत र लगानी रकम



नेपाल राष्ट्र बैंक

विदेशी विनिमय व्यवस्थापन विभागको सम्पर्कमा आउने बारेको सूचना

(प्रथमपटक प्रकाशित मिति २०७५/०९/२९ गते आइतबार)

क्र.सं.	दिनांक	संस्था	विवरण	सम्पर्कमा आउने मिति	विवरण	
		Pvt. Ltd, Baluwatar			नमिलेको र सम्पर्कमा नआएको ।	
४२.	७०	2074-03-13	Naulo Nepal Hydro Electric Pvt. Ltd, Kathmandu	लेखाङ्कन	9851024589	लगानीकर्ताको नाम फरक परेको र सम्पर्कमा नआएको ।
४३.	७२	2074-03-13	Unique Engineers Construction Pvt Ltd., Kathmandu	विदेशी लगानी फिर्ता लाने सम्बन्धमा	9802815201	बैंक स्टेटमेन्ट माग गरिएको र सम्पर्कमा नआएको ।
४४.	७३	2074-03-15	Hulas Steel Industries Ltd., Kathmandu	लेखाङ्कन	01-4168504	स्वीकृतीभन्दा बढीको लेखाङ्कन माग गरिएको र सम्पर्कमा नआएको ।
४५.	७७	2074-03-18	Chanan Bong Hotel with Resturant, Nawalparasi	विदेशी लगानी भित्र्याउन स्वीकृति	N/A	लगानीको स्रोत खुल्ने कागजात नभएको र सम्पर्कमा नआएको ।
४६.	८४	2074-03-30	JMJ Industries Nepal Pvt. Ltd, Parsa	लेखाङ्कन	01-5111046	रकम भित्रिएको प्रमाण नदेखिएको र सम्पर्कमा नआएको ।
४७.	८६	2074-03-30	GT&T Packaging Nepal Pvt. Ltd, Kathmandu	लेखाङ्कन	01-5111046	रकम भित्रिएको प्रमाण नदेखिएको र सम्पर्कमा नआएको ।
४८.	८७	2074-03-30	GT&T Hotel Pvt. Ltd., Bhaktapur	लेखाङ्कन	01-5111046	कागजात अपुग भएको र सम्पर्कमा नआएको ।
४९.	९३	2074-03-27	Mansorobar Holiday Inn Pvt Ltd, Banke	विदेशी लगानी भित्र्याउन स्वीकृति	N/A	पर्याप्त लगानीको स्रोत नदेखिएको र सम्पर्कमा नआएको ।
५०.	९७	2074-03-28	Naiad Nepal Pvt. Ltd, Kathmandu	विदेशी लगानी भित्र्याउन स्वीकृति	01-4440173	शेयर लगत नभएको र सम्पर्कमा नआएको ।
५१.	१००	2074-03-28	Haneul Organic Farm Pvt. Ltd, Kaski	विदेशी लगानी भित्र्याउन स्वीकृति र लेखाङ्कन	98510492959	उद्योग विभागको स्वीकृति नभएको र सम्पर्कमा नआएको ।
५२.	१०१	2074-03-28	Mountain High Hotel Pvt. Ltd, Kaski	लेखाङ्कन	9847709303	भित्रिएको वि.मु स्पष्ट नभएको र सम्पर्कमा नआएको ।
५३.	१०२	2074-03-28	Dangote Cement Nepal Pvt.Ltd, Kathmandu	विदेशी लगानी भित्र्याउन स्वीकृति र लेखाङ्कन	9851081230	रकम भित्रिएको प्रमाण नदेखिएको र सम्पर्कमा नआएको ।




नेपाल राष्ट्र बैंक

विदेशी विनिमय व्यवस्थापन विभागको सम्पर्कमा आउने बारेको सूचना

(प्रथमपटक प्रकाशित मिति २०७५/०९/२९ गते आइतबार)

५४.	१०३	2074-03-28	Grafi Offshore Nepal Pvt.Ltd	लेखाङ्कन	01-4218184	कागजात कम्पनीको तर स्वीकृति व्यक्तिगत देखिएको र सम्पर्कमा नआएको।
-----	-----	------------	---------------------------------	----------	------------	------------------------------------------------------------------------


भिष्म राज ठुम्ना

कार्यकारी निर्देशक

विदेशी विनिमय व्यवस्थापन विभाग

वालुवाटार, काठमाण्डौ